



# बेनीघाट रोराड गाउँपालिका

## स्थानीय राजपत्र


खण्ड - ४

संख्या - ८

मिति: २५ चैत्र, २०७७

### भाग - २

बेनीघाट रोराड गाउँपालिका विषयगत समितिको बैठक  
संचालन सम्बन्धी कार्यविधि -२०७७



बेनीघाट रोराड गाउँपालिका  
विशालटार, धादिङ  
बागमती प्रदेश



# बेनीघाट रोराड गाउँपालिका विषयगत समितिको बैठक सञ्चालन सम्बन्धि कार्यविधि -२०७७

कार्यपालिकाबाट स्वीकृत मिति २०७७।१।०।०७

## प्रस्तावना

बेनीघाट रोराड गाउँपालिकाको (कार्यसम्पादन) नियमावली, २०७४ को नियम ३० बमोजिम बेनीघाट रोराड गाउँपालिकाको विषयगत समितिको बैठक सञ्चालनको लागि यो कार्यविधि स्वीकृत गरेको छ ।

## परिच्छेद-१

### १. परिभाषा:

- १) विषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस कार्य विधिमा -  
क) "नियमावली" भन्नाले गाउँपालिको कार्य सम्पादन नियमावलीलाई सम्झनु पर्दछ ।  
ख) "अध्यक्ष" भन्नाले गाउँपालिकाको अध्यक्ष सम्झनु पर्दछ ।  
ग) "कार्यपालिका" भन्नाले गाउँपालिकाको कार्यपालिका सम्झनु पर्दछ ।  
घ) "समिति" भन्नाले गाउँपालिकाका विभिन्न विषयगत समिति सम्झनु पर्दछ ।  
ड) "संयोजक" भन्नाले गाउँपालिकाको विषयगत समितिको संयोजक सम्झनु पर्दछ ।  
च) "सह संयोजक" भन्नाले गाउँपालिकाको विषयगत समितिको सह संयोजक सम्झनु पर्दछ ।  
छ) "सदस्य" भन्नाले गाउँपालिकाका विषयगत समितिको सदस्य सम्झनु पर्दछ ।  
ज) "सचिव" भन्नाले गाउँपालिकाको विषयगत समितिको सचिव भएर काम गर्ने कर्मचारी सम्झनु पर्दछ ।

### २. संविधान एवं कानून बमोजिम रहने समितिहरु

- (१) न्यायिक समिति (संविधानको धारा २१७)  
(२) श्रोत अनुमान र बजेट सीमा निर्धारण समिति (स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६६)  
(३) स्थानीय राजस्व परामर्श समिति (स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ६५)  
(४) बजेट तथा कार्यक्रम तर्जुमा समिति (स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ६७)  
(५) लेखा समिति (स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा २२)

### ३. अन्य समितिहरु

- (१) अनुगमन समिति  
(२) योजना तर्जुमा समिति  
(३) सरसफाई तथा फोहरमैला व्यवस्थापन समिति  
(४) विपद व्यवस्थापन समिति

## परिच्छेद २

### २. समितिको बैठक:

१. विषयगत समितिको बैठक आवश्यकता अनुसार बस्नेछ ।  
२. समितिको बैठकको अध्यक्षता संयोजकले गर्नेछ ।

## परिच्छेद ३

### ४. बैठक बस्ने स्थान र समय :

- (१) संयोजकले समितिको बैठक बोलाउने छ ।
- (२) समितिको बैठकका लागि सूचना गर्दा बैठक बस्ने मिति, समय र स्थान खुलाई पठाउनु पर्नेछ ।
- (३) यसरी सूचना गर्दा बैठक बस्ने समय भन्दा तीन दिन अगावै सूचना उपलब्ध गराउनु पर्नेछ ।

## परिच्छेद ४

### ५. समितिको सचिव:

(१) सम्बन्धित शाखा प्रमुख वा कार्यपालिकाले तोकेको कर्मचारीले समितिको बैठकमा सचिवको जिम्मेवारीको काम गर्नेछ ।

## परिच्छेद ५

### ६. छलफल विषय :

- (१) समितिको बैठक बोलाउँदा सो बैठकमा छलफल गरिने विषय स्पष्ट रूपले किटान गरी बैठक बस्ने मिति भन्दा सामान्यतया २४ घण्टा अगावै संयोजकले सबै सदस्यलाई उपलब्ध गराउनु पर्नेछ ।
- (२) संयोजकको निर्देशनमा सचिवले समितिको बैठकको कार्यक्रम लिखित रूपमा तयार गर्नेछ । प्रस्ताव सम्बन्धी खाका अनुसूची-१ बमोजिम हुने छ ।

## परिच्छेद ६

### ७. उपस्थिति:

- (१) बैठकमा उपस्थित प्रत्येक सदस्यले उपस्थिति पुस्तकामा आफ्नो नाम बुझिने गरी दस्तखत गर्नु पर्नेछ ।

## परिच्छेद ७

### ८. बैठक संचालन प्रक्रिया :

- (१) बैठकलाई सुव्यवस्थित गर्ने काम बैठकको अध्यक्षता गर्ने व्यक्तिको हुनेछ ।
- (२) अध्यक्षको आसनको सम्मान र आदर गर्नु समितिका सबै सदस्यको कर्तव्य हुनेछ ।
- (३) बैठकको छलफल विषयसूचीका आधारमा बैठकको अध्यक्षता गर्ने व्यक्तिले तोके बमोजिम हुनेछ ।
- (४) बैठकको छलफलमा भाग लिने सदस्यले पालैपालो राय दिनु पर्नेछ ।
- (५) एक जना सदयले बोलिरहेको समयमा अर्को कुनै सदस्यले बीचमा बोल्नु हुँदैन ।
- (६) समितिका सदस्यले आफ्नो कुरा राख्दा सव्य र बुझिने भाषामा राख्नु पर्नेछ ।

## परिच्छेद ८

### ९. गणपुरक संख्या : (१) दुईतिहाई सदस्य उपस्थित नभई समितिको बैठक बस्ने छैन ।

## परिच्छेद ९

### १०. समितिको कार्यक्षेत्र : (१) स्थानीय सरकार संचालन ऐन, २०७४, बेनीघाट रोराड गाउँपालिका कार्य सम्पादन नियमावली २०७४ मा उल्लेख भए अनुसार देहायको हुनेछ ।

१०.१ नगरपालिका शाखा र अन्तर्रागतका निकायसँग सम्बन्धित सर्विधान, नीति, कानून र कार्यविधि तथा कार्यक्रम अनुरूप गाउँपालिकाको हित र गरिमालाई शिरोपर गरी गाउँपालिकाको व्यवस्थापकीय संधार गर्नुका साथै सेवा प्रवाहलाई प्रभावकारी रूपमा अगाडि बढाउँदै सुशासन, पारदशीता एवं सार्वजनिक जवाफदेहिता कायम हुने गरी नगरपालिका नीति तथा कार्यक्रम तय गर्नु एवं कार्यान्वयनमा सहयोग पुर्याउने ।

१०.२ नेपाल सरकार र प्रदेश सरकारले नगरपालिकालाई उपलब्ध गराउने समानीकरण, सशर्त, समपुरक र विशेष अनुदान, निर्धारित शर्त एवं प्राथमिकताका क्षेत्रमा खर्च गर्न सहयोग पुर्याउने र समितिसँग

सम्बन्धित शाखाहरुले सम्पादन गरेका कार्यहरुको अनुगमन एवं मूल्याङ्कन गरी राय सुभाव सहितको प्रतिवेदन गाउँपालिका अध्यक्ष मार्फत गाउँ कार्यपालिकालाई पेश गर्ने ।

१०.३ गाउँपालिकाको नीति, प्राथमिकता र प्रतिबद्धता पुरा गर्न गाउँपालिकाको योजना, कार्यक्रम र सेवा प्रवाहको कार्यन्वयनको अवस्था अध्ययन गरी राय सुभाव सहितको प्रतिवेदन गाउँपालिका अध्यक्ष मार्फत गाउँ कार्यपालिकालाई पेश गर्ने ।

१०.४ प्रचलित ऐन, नियम तथा कार्यविधि बमोजिम कार्य सम्पादन गर्न गराउन कार्यालयलाई सुभाव दिन सक्ने छ ।

१०.५ गाउँपालिकाको सार्वजनिक सम्पत्ति संरक्षण र उपयोगको मूल्याङ्कन गरी आवश्यकता अनुसार राय सुभाव सहितको प्रतिवेदन गाउँपालिका अध्यक्ष मार्फत गाउँ कार्यपालिकालाई पेश गर्ने ।

१०.६ गाउँपालिकाको राजश्व परिचालन, ऋण व्यवस्थापन र सार्वजनिक नीजि साभेदारको मूल्याङ्कन गरी आवश्यकता अनुसार राय सुभाव सहितको प्रतिवेदन गाउँपालिकाको अध्यक्ष मार्फत गाउँ कार्यपालिकालाई पेश गर्ने ।

१०.७ वित्तीय पारदशीता, जवाफदेहिता र सार्वजनिकीकरणका लागि गाउँपालिकाले अवलम्बन गरेका सार्वजनिक लेखा परीक्षण र सामाजिक परीक्षण जस्ता अभ्यासहरुको मूल्याङ्कन गरी आवश्यकता अनुसार राय सुभाव सहितको प्रतिवेदन गाउँपालिकाका अध्यक्ष मार्फत गाउँ कार्यपालिकालाई पेश गर्ने ।

१०.८ समितिले आफ्नो कार्यसम्पादन गर्दा गाउँपालिकाका जनप्रतिनिधिहरु र कर्मचारीहरु एवं आवश्यकता अनुसार विषय विशेषज्ञहरुसँग छलफल गर्न तथा राय, सल्लाह लिन सक्ने ।

१०.९ गाउँपालिका तथा बडा कार्यालयहरुले दिनुपर्ने सार्वजनिक सेवासँग सम्बन्धित सेवाका बारेमा आवश्यक सुभाव दिने ।

१०.१० गाउँ सभाबाट पारित नीति तथा कार्यक्रम, बजेट कार्यक्रम अनुसार सम्बन्धित समितिले सम्बद्ध कार्यक्रमको वार्षिक कार्यतालिका बनाई श्रावण महिना भित्रै गाउँ कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

१०.११ आ-आफ्नो समितिबाट सम्पादन हुने कार्यक्रमहरुको हरेक ३ महिनामा प्रगति समीक्षा गरी आवश्यक राय, सुभाव र निर्णय गर्नुपर्ने विषय भए गाउँपालिका अध्यक्ष मार्फत गाउँ कार्यपालिकामा पेश गर्नुपर्नेछ ।

१०.१२ हरेक आर्थिक वर्षमा हुने गाउँ सभामा समितिको कार्य प्रगति समीक्षा प्रतिवेदन संयोजकले पेश गर्नुपर्नेछ । यसरी प्रतिवेदन दिंदा सभा हुन भन्दा ३ दिन अघि गाउँपालिका कार्यालयमा दर्ता गर्नुपर्नेछ ।

१०.१३ समिति पूर्ण रूपमा गाउँपालिका अध्यक्ष एवं गाउँ कार्यपालिका प्रति उत्तरदायी हुने छ । सभाले तोकेको अन्य कामहरु गर्ने, गराउने ।

## परिच्छेद १०

**११. समितिको काम कर्तव्य र अधिकार :** (१) समितिले आफ्नो कार्यक्षेत्रको विषयमा निम्नानुसार गर्न सक्नेछ ।

१. आफ्नो कार्यक्षेत्रको विषयमा अध्ययन अनुसन्धान गर्ने ।
२. सम्बन्धित विषयमा सार्वजनिक महत्व र सरोकारको विषयमा गाउँ कार्यपालिका, अध्यक्ष र कार्यपालिका कार्यालयलाई सुभाव दिने ।
३. गाउँपालिकाको सेवा प्रवाहलाई प्रभावकारी बनाउन उपयुक्त राय, सुभाव, दिने ।
४. समितिले आफ्नो कार्य सम्पादनको सिलसिलामा कार्यपालिकाको कुनै सदस्य वा कुनै शाखाको प्रमुख कर्मचारीलाई बैठकमा उपस्थित गराई आवश्यक जानकारी लिन सक्नेछ ।

।

## परिच्छेद ११

**१२. निर्णय सम्बन्धी व्यवस्था:**

- प्रस्ताव माथि राय दिनेकार्य समाप्त भएपछि बैठकको अध्यक्षता गर्ने व्यक्तिले प्रस्ताव निर्णयको लागि प्रस्तुत गर्नेछ ।
- बैठकको निर्णय बहुमतको आधारमा हुनेछ ।

## परिच्छेद १२

### **१३. निर्देशन दिनसक्ने :**

- समितिले आफुले गरेको निर्णय कार्यान्वयनको लागि गाउँपालिका वा सम्बन्धित शाखालाई निर्देशन दिनसक्ने र यथासम्भव त्यस्तो निर्देशन पालना गर्नु सबैको कर्तव्य हुनेछ ।

## परिच्छेद १३

### **१४. निर्णयको अभिलेख :**

- सचिवले बैठकमा भएको निर्णयलाई निर्णय पुस्तिकामा अभिलेख गरी उपस्थित सदस्यलाई सही गराई राख्नुपर्नेछ ।

## परिच्छेद १४

### **१५. खारेजी र वचाउ :** (१) यस कार्याविधिलाई आवश्यकता अनुसार गाउँकार्यपालिकाले परिमार्जन तथा संशोधन गर्न सक्नेछ ।

- यस पूर्व भएका सम्पूर्ण विषयगत बैठक तथा निर्णय सम्बन्धि कार्यहरु यसै वमोजिम भएको मानिनेछ ।

अनुसूची-१  
प्रस्तावको ढाँचा  
(बुँदा ५ को २ सँग सम्बन्धित  
बेनीघाट रोराड गाउँपालिका विशालटार धादिङ

विषय : .....

१. विषयको संक्षिप्त व्यहोरा :

२. प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा :

नोट : प्रस्ताव तयार गर्दा देहायका कुराहरुमा ध्यान दिनपर्ने छ : १. “विषयको संक्षिप्त व्यहोरा” अन्तर्गत रहने विवरण : विषयवस्तुको पृष्ठभूमीमा यसबारे पहिले कुनै निर्णय भएको भए सोको विवरण, प्रस्तावित निर्णय कार्यान्वयन प्रकृया, समयावधी, कार्यक्षेत्र, कार्यान्वयन गर्ने शाखा

२. “प्राप्त परामर्श तथा अन्य सान्दर्भिक कुरा” अन्तर्गत कार्यपालिका समितिहरु र अन्य निकाय तथा विशेषज्ञहरुले कुनै परामर्श दिएको भए सो समेत

३. प्रस्ताव छलफल गर्नु पर्नाको कारण

## अनुसूची २: विषयगत समितिहरूको काम, कर्तव्य र अधिकार

क्र.सं.	बिषयगत समितिहरू	कार्यक्षेत्र	काम कर्तव्य र अधिकार
१	आर्थिक विकास समिति	कृषि, पर्यटन, उद्योग तथा वाणिज्य, सहकारी, वित्तीय	<ul style="list-style-type: none"> <li>यस क्षेत्रसँग सम्बन्धीत स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यन्वयन र नियमन गर्ने।</li> <li>यस क्षेत्रसँग सम्बन्धीत तलिम, प्राविधिक टेवा, क्षमता विकास कार्यक्रमको सत्चालन र नियमन गर्ने।</li> <li>स्थानीय सहकारी संस्थाहरूको दर्ता, अनुमति, खारेजी र विघटन गर्ने।</li> <li>उद्यमशीलता प्रवर्द्धन गर्ने र रोजगारीका अवसर सिर्जना गर्ने।</li> </ul>
२	सामाजिक विकास समिति	शिक्षा, स्वास्थ्य, खानेपानी तथा सरसफाई, संस्कृति प्रवर्धन, लैङ्गिक समानता तथा समाजिक समावेशीकरण	<ul style="list-style-type: none"> <li>यस क्षेत्रसँग सम्बन्धीत स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यन्वयन र नियमन गर्ने।</li> <li>यस क्षेत्रसँग सम्बन्धीत पूर्वधार निर्माण र मर्मत सम्भार गर्ने।</li> <li>स्थानीयस्तरको शैक्षिक ज्ञान, सीप र प्रविधिको संरक्षण, प्रवर्द्धन र स्तरीकरण गर्ने।</li> <li>स्वास्थ्यसेवा सत्चालन, अस्पताल वा अन्य स्वास्थ्य संस्थाको स्थापना तथा सत्चालन गर्ने र सरसफाई जनचेतनाको अभिवृद्धि गर्ने।</li> <li>स्वच्छ खानेपानी सेवाको व्यवस्थापन गर्ने।</li> <li>लैंगिक समानता तथा सामाजिक समावेशीकरणका लागि आवश्यक कार्यक्रम सत्चालन गर्ने।</li> </ul>
३	पूर्वाधार विकास समिति	सडक तथा पुल, सिंचाई, भवन तथा सहरी विकास, ऊर्जा तथा साना जलविद्युत, सञ्चार	<ul style="list-style-type: none"> <li>यस क्षेत्रसँग सम्बन्धीत स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यन्वयन र नियमन गर्ने।</li> <li>वातावरणमैत्री, जलवायु परिवर्तन अनुकूलन, अपाङ्गता र लैङ्गिकमैत्री यातायात प्रणालीको प्रवर्द्धन गर्ने।</li> <li>राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति दिने र पुरातत्व, प्राचीन स्मारक र संग्राहलय संरक्षण, सम्वर्द्धन र पुनर्निर्माण गर्ने।</li> <li>स्थानीय विद्युत वितरण प्रणाली र सेवाको व्यवस्थापन गर्ने।</li> <li>जनसहभागीतामा आधारित स्वदेशी लगानीलाई प्राथामिकता दिई जलस्रोतको बहुउपयोगि विकास कार्यक्रमको तर्जुमा र कार्यन्वयन गर्ने।</li> <li>स्थानीय साना सतह तथा भूमिगत सिचाई प्रणालीको सत्चालन निर्माण, सुधार, मर्मत</li> </ul>

			सम्भार तथा सेवा शुल्कको निर्धारण र सडकलन व्यवस्थापन गर्ने ।
४	वन, वातावारण तथा विपद् व्यवस्थापन समिति	वन तथा भू(संरक्षण, जलाधार संरक्षण, जलवायु परिवर्तन, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण, विपद व्यवस्थापन, वारुद यन्त्र सञ्चालन	<ul style="list-style-type: none"> <li>यस क्षेत्रसँग सम्बन्धीत स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यन्वयन र नियमन गर्ने ।</li> <li>वृक्षारोपण, हरियाली तथा हरित क्षेत्रको प्रवर्द्धन गर्ने ।</li> <li>सरसफाई तथा स्वास्थ्यजन्य फोहोरमैलाको व्यवस्थापन गर्ने ।</li> <li>पहिरो नियन्त्रण, जलवायु परिवर्तन अनुकूलन कार्यक्रम गर्ने र पानी मुहान संरक्षण गर्ने ।</li> <li>प्राकृतिक प्रकोपरविपद पूर्व तयारी, खोज तथा उद्धार, राहत सामग्रीको पूर्व भण्डारण, वितरण र समन्वय गर्ने ।</li> </ul>
५	सुशासन तथा संस्थागत विकास समिति	मानव संसाधन विकास, संस्थागत क्षमता विकास, राजशप परिचालन, वित्तीय व्यवस्थापन, वित्तीय जोखिम न्युनीकरण, सार्वजनिक सुनुवाई, सामाजिक परीक्षण, आन्तरिक र अन्तिम लेखापरीक्षण, बेरुजु फछ्यौट, सेवा प्रवाह मापदण्ड निर्धारण, सेवा प्रवाहमा विद्युतीय सूचना प्रविधिको प्रयोग, नागरिक सन्तुष्टी सर्वेक्षण, अन्तरनिकाय समन्वय	<ul style="list-style-type: none"> <li>यस क्षेत्रसँग सम्बन्धीत स्थानीय नीति, कानून, मापदण्ड, योजना, कार्यन्वयन र नियमन गर्ने ।</li> <li>मानव संसाधनको विकास गर्ने।</li> <li>सार्वजनिक सेवाप्रवाहमा तेस्रो पक्षको मूल्याङ्कन गर्ने ।</li> <li>बेरुजु फछ्यौट गर्ने ।</li> <li>अन्तरनिकाय समन्वय कायम गर्ने।</li> </ul>
६	अनुगमन समिति	योजनाको लागत, परिमाण, समय सीमा र गुणस्तरीयता	<ul style="list-style-type: none"> <li>विकास अयोजनाको अनुगमन, अवाधिक प्रगति तथा प्रतिफलको समिक्षा गर्ने ।</li> <li>विकास अयोजनाको अनुगमन तथा मूल्याकानको अधार तथा प्रक्रिया निर्धारण गर्ने।</li> <li>अयोजनाको अध्ययन, अनुसन्धान तथा प्रभाव मूल्यांकन गर्ने ।</li> <li>विषय क्षेत्रगत नीतिको अनुगमन तथा मूल्यांकन</li> </ul>
७	राजश्व परामर्श समिति	राजश्वका स्रोत, दायरा र दर को विश्लेषण	<ul style="list-style-type: none"> <li>राजश्वव सम्बन्धी नीति तथा कानूनको तर्जुमामा अवश्यक परामर्श ।</li> <li>राजश्वका स्रोत, दायरा र दरको विश्लेषण गरी अगामी वर्षको राजश्वको अनुमान ।</li> <li>स्थानीय उद्योग तथा व्यवसाय प्रवर्द्धन र रोजगारी सिर्जनामा योगदान दिने किसिमको कर नीतिको सम्बन्धमा परामर्श दिने ।</li> <li>कर रावश्व, गैर कर राजश्व, सेवा शुल्क, दस्तुर आदिको दर सम्बन्धमा परामर्श दिने ।</li> </ul>
८	विधायन समिति	कानून, ऐन, नियम, विनियम, नियमावली, कार्यविधि	<ul style="list-style-type: none"> <li>कानून, ऐन, नियम, विनियम, नियमावली, कार्यविधि मस्यौदा ड्राफ्ट गर्ने ।</li> </ul>

९	<b>स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति</b>	आन्तरिक आय, राजश्व बॉडफाउंडबाट प्राप्त हुने रकम, अनुदान, ऋण र अन्य आयको प्रक्षेपण र सोको सन्तुलित वितरणको खाका तथा बजेट सीमा निर्धारण	<ul style="list-style-type: none"> <li>संघ तथा प्रदेशबाट प्राप्त हुने वित्तीय हस्तान्तरण, अन्तरिक ऋण र आयको प्रक्षेपण गर्ने</li> <li>प्राथामिकता र आवश्यकतालाई मध्यनजर गरी स्रोतसाधनको सन्तुलित वितरणको खाका तय गर्ने</li> <li>अगामी वर्षको लागि स्रोत अनुमानको आधारमा बजेटको कुल सीमा निर्धारण गर्ने</li> <li>विषय क्षेत्रगत बजेटको सीमा निर्धारण गर्ने</li> <li>स्रोत अनुमान तथा बजेट सीमा निर्धारण सम्बन्धमा स्थानीय तहको अवश्यकता र निर्णय बमोजिमका कार्यहरु गर्ने</li> </ul>
१०	<b>बजेट तथा कार्यक्रम तर्जुमा समिति</b>	आयको प्रक्षेपण र वितरणको खाका र बजेट सीमामा आधारित भई स्थानीय तहको वार्षिक बजेट तथा कार्यक्रम तर्जुमा	<ul style="list-style-type: none"> <li>अगामी अर्थिक वर्षाको नीति तथा कार्यक्रम प्रस्ताव तयार गर्ने</li> <li>बजेट सीमा भित्र रहि बजेट तथा कार्यक्रमको प्राथामिकरण गर्ने</li> <li>अन्तिम प्रस्ताव तयार गरी कार्यपालिकामा पेश गर्ने</li> <li>योजना तथा कार्यक्रम दोहोरोपना हुन नदिई अपसी तादम्यता तथा परिपूरक कायम गर्ने</li> <li>स्थानीय तहको अवश्यकता बमोजिम तर्जुमाका अन्य मार्यहरु गर्ने</li> </ul>

**आज्ञाले**  
**लक्ष्मण प्रसाद भट्टराई**  
**प्रमुख प्रशासकिय अधिकृत**